



# आगलागीबाट सुरक्षित रहौं

२२ म आगो हुँ । मानिसलाई म नभई हुँदैन । पकाउन र उज्यालोका लागि मेरै मद्दत चाहिन्छ ।

होशपूर्वक चलायो भने म राम्रो साथी हुँ । होश नगरी चलायो भने मेरै कारण घर-गोठ, टोल र बस्ती खरानी हुन सक्छन् । यसैले, मलाई प्रयोग गर्दा होश पुऱ्याउनु होला है !



हरेक वर्ष नेपालमा सरदर

८०

जनाको आगलागी र डढेलोमा परी ज्यान जान्छ

अर्बौंको धन-सम्पत्ति जलेर नष्ट हुन्छ।

सावधानी अपनाउने हो भने आगलागी-डढेलोबाट हुने धन-जनको क्षति कम गर्न सकिन्छ ।




# आगलागी हुनै नदिऔँ



- ◆ सलाई र लाइटरजस्ता आगो सल्काउने चीज बालबालिकाले भेट्टाउने ठाउँमा नराखौँ ।
- ◆ गोठमा कुडो पकाइसकेपछि राम्ररी पानी छ्यापेर आगो निभाऔँ ।
- ◆ खेतबारीमा आगो लगाउने काम नगरौँ ।
- ◆ घर-कार्यालयमा आगो निभाउने एक्सटिङ्गुइसर राखौँ, त्यसलाई प्रयोग गर्ने विधि पनि जानी राखौँ ।
- ◆ सकिन्छ भने घर-कार्यालयमा फायर अलार्म जडान गरौँ ।
- ◆ जोखिममा रहेको घरवस्ती नजिकै पोखरी, दयाङ्की वा अरु कुनै तरिकाले पानीको जोहो गरौँ, सेउला माटो बालुवा थुपारेर राखौँ ।

- ◆ खाना पकाइसक्ने बित्तिकै आगो, ग्यास चुल्हो, स्टोभ वा हिटर निभाइहालौँ ।
- ◆ सिलिन्डरको रेगुलेटर, पाइपबाट वा चुल्होबाट ग्यास लिक भएको छ कि छैन भन्ने हेक्का राखौँ । ग्यास-पेट्रोलको गन्ध आए बेवास्ता नगरौँ ।
- ◆ चुरोट, तमाखु, चिलिम, सुल्या नखाऔँ । यसको आगो राम्ररी निभाऔँ ।
- ◆ धूपबत्ती, दियो बाल्दा नजिकै तेल, कागज र कपडाजस्ता छिट्टै आगो सल्किने बस्तु नराखौँ ।
- ◆ बिजुलीका तार, स्वीच, प्लग तथा वायरिङ ठीक अवस्थामा छन्-छैनन्, नियमित जाँच गरौँ ।
- ◆ मल्टिपल्स, पानी तताउने किल्ली, टिभी लगायत विद्युतीय उपकरण काम सकिने बित्तिकै बन्द गरौँ ।



गाउँ-सहर-बस्तीमा आगलागीको जोखिम छ भने बन-जङ्गलमा डढेलोको । नेपालमा बर्सेनि सरदर २,५०० भन्दा बढी डढेलोका घटना हुन्छन्, जसबाट भण्डै २ लाख हेक्टर बन क्षेत्रमा हानी हुन्छ । यो भनेको चितवन राष्ट्रिय निकुञ्जभन्दा दुई गुणा बढी क्षेत्रफल हो । डढेलोले वन्यजन्तु र पर्यावरणमा पनि क्षति पुऱ्याउँछ ।

विपद्बारे चासो राखौँ, चनाखो बनेौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण  
गृह मन्त्रालय

